

# Deu

## Chapter 18

Nepali Interlinear

Reference: Nepali ERV

1  
יִשְׂרָאֵל עִם וַנְּחִלָּה חֶלֶק לְוִי שָׁבַט כָּל-הַלְוִיִּם לַכֹּהֲנִים יְהוָה לֹא- 1  
इसाएल संग र-उत्तराधिकार भाग लेवी कुल-लेवीको सबै लेवीय पुजारीहरूलाई हुनेछ नहुनेछ  
H3478 H5159 H3878 H7626 H3605 H3881 H3548 H1961 H3808

יֹאכֶלֶן וַנְּחִלָּתוֹ יְהוָה אֲשֵׁר  
खानेछन् र-उहाँको-उत्तराधिकार परमप्रभुका परमप्रभुका-आगोद्वारा-चढाएका-बलिदानहरू  
H0398 H5159 H3068 H0801

“लेवी कुलका मानिसहरूले इसाएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ।

2  
כַּאֲשֶׁר נִחְלָתוֹ הוּא יְהוָה אֲחִיו בְּקֶרֶב לוֹ יְהוָה לֹא- וַנְּחִלָּה 2  
जसरी उसको-उत्तराधिकार-हो उहाँ परमप्रभु-नै दाजुभाइहरूको बीचमा उसलाई हुनेछ नहुनेछ र-उत्तराधिकार  
H5159 H1931 H3068 H0251 H7130 H1961 H3808 H5159

וְיָבֹרַךְ לְוִי:  
भन्नु-भएको-थियो  
H1696

परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इसाएलको भूमिको अंश पाउने छैनन्।

3  
וְיָבֹרַךְ מִשְׁפַּט יְהוָה וְזָה מִאֲתַת הָעָם מִאֲתַת הַכֹּהֲנִים מִשְׁפַּט יְהוָה 3  
बलिदान-चढाउनेहरूको बलिदान-चढाउनेहरूबाट जनता जनताबाट पुजारीहरूको पुजारीहरूको-हक हुनेछ  
H2076 H0854 H0854 H3548 H4941 H1961 H2088

וְהִקְבָּה: וְהִלְחִיִּים וְהִזְרַע לֶכְתָּן וְנָתַן שָׁה אֵם- שׂוֹר אֵם- הַזֶּבֶח  
र-पेट र-गाला काँध पुजारीलाई दिनु-पर्छ भेडा चाहे गोरु चाहे बलिदान  
H6896 H3895 H2220 H3548 H5414 H7716 H7794 H2077

“जब तिमीहरू गाई अथवा भेडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेडाको फिला बङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ।

4  
לְוִי: תִּתֶּן-צֹאֲנָה מִן הַזֶּבֶח וְרֵאשִׁית וַיִּצְתְּקוּ הַזֵּיבִשׁ הַזֶּבֶח וְרֵאשִׁית 4  
उसलाई दिनु-पर्छ तिम्ना-भेडाबाख्राको ऊनको र-पहिलो र-तेलको दाखमद्यको तिम्ना-अन्नको पहिलो-फल  
H5414 H6629 H1488 H7225 H3323 H8492 H1715 H7225

तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेडाको पहिले काटेको ऊन पनि दिनु पर्छ।

5  
בָּשָׂם- לְשֶׁרֶת לְעֹמֶד שְׁבֵטֵי- מְכֹל- אֱלֹהֵי- בְחֵר יְהוָה 5  
नाममा सेवा-गर्न खडा-हुन कुलहरूबाट सबै तिम्ना-परमेश्वरले परमप्रभु छान्नु-भएको-छ उसलाई किनभने  
H8034 H8334 H5975 H7626 H3605 H0430 H3068 H0977

וְיָבֹרַךְ: כָּל- וּבְנֵי- הוּא יְהוָה  
— दिनहरू सबै र-उसका-छोराहरू ऊ परमप्रभुको  
H3117 H3605 H1931 H3068

किन? किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैंका लागि रोज्नु भयो।

וּבֹא	שָׁם	נָזַר	הוּא	אֲשֶׁר-	יִשְׂרָאֵל	מִכָּל-	שְׁעָרָיו	מֵאֶחָד	הַלְוִי	יָבֵא	וְכִי-	6
र-आउँछ	त्यहाँ	बस्दै-थियो	ऊ	जहाँ	इसाएलबाट	सबै	सहरबाट	कुनै-एउटा	लेवीय	आउँछ	र-यदि	
<a href="#">H0935</a>	<a href="#">H8033</a>		<a href="#">H1931</a>		<a href="#">H3478</a>	<a href="#">H3605</a>	<a href="#">H8179</a>	<a href="#">H0259</a>	<a href="#">H3881</a>	<a href="#">H0935</a>		

יְהוָה:	יְבָרַךְ	אֲשֶׁר-	הַמְקוֹם	אֶל-	נִפְשׁוֹ	אֵינָת	בְּכָל-
परमप्रभुले	रोज्नु-हुन्छ	जुन	ठाउँमा	त्यो	उसको-मनको	इच्छा	पूरा
<a href="#">H3068</a>	<a href="#">H0977</a>		<a href="#">H4725</a>	<a href="#">H0413</a>	<a href="#">H5315</a>	<a href="#">H0185</a>	<a href="#">H3605</a>

“प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरु धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इसाएलको कुनै पनि शहरमा बस्ने कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोज्नु भएको विशेष ठाउँमा आउनु सएछ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सएछ।

לִפְנֵי	שָׁם	הַעֲמֻדִים	הַלְוִיִּם	אֲחֵיוֹ	כָּכֵל-	אֱלֹהָיו	יְהוָה	בְּשֵׁם	וְשִׁירָת	7
अगाडि	त्यहाँ	जो-खडा-छन्	लेवीयहरू	दाजुभाइहरू	सबै-जस्तै	उसका-परमेश्वरको	परमप्रभु	नाममा	तब-सेवा-गरोस्	
<a href="#">H6440</a>	<a href="#">H8033</a>	<a href="#">H5975</a>	<a href="#">H3881</a>	<a href="#">H0251</a>	<a href="#">H3605</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H8034</a>	<a href="#">H8334</a>	

יְהוָה:  
परमप्रभुको  
[H3068](#)

परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यु-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सएछ।

ס	הָאֲבוֹת:	עַל-	מִמְכָּרָיו	לְבָר	יֹאכְלוּ	כִּחְלֹק	חֶלֶק	8
—	सम्पत्तिबाहेक	पैत्रिक	उसको-बिक्रीबाट	बाहेक	खाओस्	भाग-जस्तै	भाग	
	<a href="#">H0001</a>		<a href="#">H4465</a>	<a href="#">H0905</a>	<a href="#">H0398</a>			

अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरु पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।

לֹא-	לָךְ	נָתַן	אֱלֹהָיו	יְהוָה	אֲשֶׁר-	הָאָרֶץ	אֶל-	בָּא	אֶתְּהוּ	כִּי	9
नसिकन्	तिमीलाई	दिँदै-हुनुहुन्छ	तिम्रा-परमेश्वरले	परमप्रभु	जुन	देशमा	त्यो	प्रवेश-गर्छौं	तिमी	जब	
<a href="#">H3808</a>		<a href="#">H5414</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H0776</a>	<a href="#">H0413</a>	<a href="#">H0935</a>			

הָהֵם:	הַגּוֹיִם	כְּתוּבָת	לְעִשׂוֹת	תִּלְמָד
ती	जातिहरूका	ती-जातिहरूका-घृणित-कामहरू-जस्तै	गर्न	गर्न
<a href="#">H1992</a>		<a href="#">H8441</a>		<a href="#">H3925</a>

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौं त्यहाँ अरु राष्ट्रका मानिसहरूले गरे जस्तै भयङ्कर कामहरू गर्न नसिक।

קִסְמוֹת	קִסְמוֹ	בְּאֵשׁ	וּבְהוֹ	בְּנוֹ-	מֵעֵבִיר	בְּךָ	וּמֵצֵא	לֹא-	10
भविष्यबाणी	भविष्य-बताउने	आगोमा	वा-छोरीलाई	आफ्नो-छोरा	हिँड्ने-व्यक्ति	तिम्रो-बीचमा	भेटिनु	नभेटिनु-पर्छ	
<a href="#">H7080</a>	<a href="#">H7081</a>	<a href="#">H0784</a>	<a href="#">H1323</a>				<a href="#">H4672</a>	<a href="#">H3808</a>	

וּמִכֹּשֶׁף:  
र-जादू-गर्ने  
[H3784](#)

וּמִנְחָשׁ  
र-जादू-टोना-गर्ने  
[H5172](#)

מֵעוֹגֵן  
शकुन-खोज्ने

आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँकी अथवा तान्त्रिककहाँ नजाऊ।

הַמְתִּים:	אֶל-	וְרָשׁ	וְיָדְעֵי	אוֹב	וְשִׂאֵל	חֲבָר	וְחֲבָר	11
मरेकाहरूलाई	तिर	र-खोज्ने	र-जान्नेमानीलाई	भूतप्रेतलाई	र-सोध्ने	मन्त्र	र-मन्त्र-पढ्ने	
<a href="#">H4191</a>	<a href="#">H0413</a>	<a href="#">H1875</a>	<a href="#">H3049</a>	<a href="#">H0178</a>	<a href="#">H7592</a>	<a href="#">H2267</a>	<a href="#">H2266</a>	

कुनै मानिसहरूलाई कसैमाथि टुनामुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँकी तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।

הָאֱלֹהִים	הַתּוֹעֵבֹת	וּבְגִלְלָהּ	עָשָׂה	כָּל-	יְהוָה	תּוֹעֵבֹת	כִּי-	12
यी	घृणित-कामहरूको-कारणले	र-यीनै	गर्ने-व्यक्ति	यी-सबै	परमप्रभुको	घृणित-कुरा-हो	किनभने	
<a href="#">H0428</a>	<a href="#">H8441</a>	<a href="#">H11558</a>	<a href="#">H0428</a>	<a href="#">H3605</a>	<a href="#">H3068</a>	<a href="#">H8441</a>		

מִפְּנֵי:	אוֹתָם	מוֹרֵשׁ	אֱלֹהֵי	יְהוָה
तिम्नो-अगाडिबाट	तिनीहरूलाई	निकाल्दै-हुनुहुन्छ	तिम्ना-परमेश्वरले	परमप्रभु
<a href="#">H6440</a>	<a href="#">H0853</a>	<a href="#">H3423</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>

परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुँदछ।

ס	אֱלֹהֵי:	יְהוָה	עִם	תְּהִיָּה	תְּמוּנִים	13
—	तिम्ना-परमेश्वरको	परमप्रभु	सँग	हुनु-पर्छ	निर्दाष	
	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H1961</a>	<a href="#">H8549</a>	

तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ।

וְאֵל-	מִעֲנִי	אֵל-	אוֹתָם	יֹרֵשׁ	אֶתְהָ	אֲשֶׁר	הָאֱלֹהִים	הַנּוֹתִים	וְכִי	14
र-तिर	शकुन-खोज्नेहरू	तिर	तिनीहरूलाई	निकाल्दै-हुनुहुन्छौ	तिमीले	जसलाई	यी	जातिहरू	किनभने	
<a href="#">H0413</a>		<a href="#">H0413</a>	<a href="#">H0853</a>	<a href="#">H3423</a>			<a href="#">H0428</a>			

אֱלֹהֵי:	יְהוָה	לָךְ	גָּתָן	כִּן	לֹא	וְאֶתְהָ	יִשְׁמְעוּ	קִסְמוֹ
तिम्ना-परमेश्वरले	परमप्रभु	तिमीलाई	दिनु-भएको-छैन	यस्तो	होइन	तर-तिमीलाई	सुन्छन्	भविष्य-बताउनेहरूको
<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H5414</a>		<a href="#">H3808</a>		<a href="#">H8085</a>	<a href="#">H7080</a>

“तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरदस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन।

אֱלֹהֵי	יְהוָה	לָךְ	יָקִים	כְּמִנִּי	מֵאֲחֵיךָ	מִקְרָבְךָ	נְבִיא	15
तिम्ना-परमेश्वरले	परमप्रभु	तिम्नो-लागि	खडा-गर्नु-हुन्छ	म-जस्तै	तिम्ना-दाजुभाइहरूबाट	तिम्नो-बीचबाट	अगमवक्ता	
<a href="#">H0430</a>	<a href="#">H3068</a>			<a href="#">H3644</a>	<a href="#">H0251</a>	<a href="#">H7130</a>	<a href="#">H5030</a>	

תְּשָׁמְעוּ:	אֲלֵינוּ
सुन्छौ	उसको-कुरा
<a href="#">H8085</a>	<a href="#">H0413</a>

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।

לֹא	לְאִמֶּךָ	הַקְּהָל	בְּיוֹם	בְּחֶרֶב	אֱלֹהֵיךָ	יְהוָה	מֵעַם	שְׂאֵלְתְךָ	אֲשֶׁר-	כָּל	16
फेरि	भनेर	सभाको	ती-दिन	होरेबमा	तिम्ना-परमेश्वरलाई	परमप्रभु	सँगबाट	माग्यो	जुन	सबै-अनुसार	
<a href="#">H3808</a>	<a href="#">H0559</a>	<a href="#">H6951</a>	<a href="#">H3117</a>	<a href="#">H2722</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H7592</a>		<a href="#">H3605</a>	

אֲרָאָה	לֹא-	הַנְּאֻת	הַגְּדֹלָה	הָאֵשׁ	וְאֶת-	אֱלֹהֵי	יְהוָה	קוֹלִי	אֶת-	לְשֹׁמְעֵי	אֶתְךָ
देख	फेरि	यो	ठूलो	आगो	र-यो	मेरा-परमेश्वरको	परमप्रभु	स्वर	त्यो	सुन्न	सुन्न-चाहन्न
<a href="#">H7200</a>	<a href="#">H3808</a>	<a href="#">H2063</a>		<a href="#">H0784</a>	<a href="#">H0853</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H0853</a>	<a href="#">H8085</a>	<a href="#">H3254</a>

אֲמוֹת:	וְלֹא	עוֹד
मर्ने	र-नमर्ने	फेरि
<a href="#">H4191</a>	<a href="#">H3808</a>	<a href="#">H5750</a>

परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनु हुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्थौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र हेरोब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’

הַדְּבָרִי:	אֲשֶׁר	הִיטִיבוּ	אֲלֵי	יְהוָה	וְיִאֲמְרוּ	17
बोले	जे	राम्रो-भने	मलाई	परमप्रभुले	र-भन्नु-भयो	
<a href="#">H1696</a>		<a href="#">H3190</a>	<a href="#">H0413</a>	<a href="#">H3068</a>	<a href="#">H0559</a>	

“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्थौ, राम्रो हो।

דָּבָרִי	וְנִתְּמִי	כָּמוֹן	אֲחֵיהֶם	מִקְרָב	לָהֶם	אֲקִים	נָבִיא	18
मेरा-वचनहरू	र-राख्नेछु	तिमी-जस्तै	तिनीहरूका-दाजुभाइहरूमा	बीचबाट	तिनीहरूको-लागि	खडा-गर्नेछु	अगमवक्ता	
<a href="#">H1697</a>	<a href="#">H5414</a>	<a href="#">H3644</a>	<a href="#">H0251</a>	<a href="#">H7130</a>	<a href="#">H1992</a>		<a href="#">H5030</a>	

אֲצַנְנוּ:	אֲשֶׁר	כָּל-	אֵת	אֲלֵיהֶם	וְדַבֵּר	בְּפִי
मैले-आज्ञा-दिन्छु	जे	सबै	त्यो	तिनीहरूलाई	र-बोल्नेछ	उसको-मुखमा
<a href="#">H6680</a>		<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H0413</a>	<a href="#">H1696</a>	<a href="#">H6310</a>

म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।

אֲנֹכִי	בְּשֵׁמִי	יְדַבֵּר	אֲשֶׁר	דְּבָרִי	אֶל-	יִשְׁמַע	לֹא-	אֲשֶׁר	הָאִישׁ	וְהָיָה	19
मैले-आफैं	मेरो-नाममा	बोल्छ	जुन	मेरा-वचनहरू	तिर	सुन्छ	सुन्दैन	जसले	त्यो-मानिस	र-हुनेछ	
<a href="#">H0595</a>	<a href="#">H8034</a>	<a href="#">H1696</a>		<a href="#">H1697</a>	<a href="#">H0413</a>	<a href="#">H8085</a>	<a href="#">H3808</a>		<a href="#">H0376</a>	<a href="#">H1961</a>	

מַעֲבָדִים:	אֲדַרְשׁ
उसबाट	लेखा-लिनेछु
	<a href="#">H1875</a>

त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्टिन गरे उसले सजाय पाउँनेछ।’

צְוִיתִיו	לֹא-	אֲשֶׁר	אֵת	בְּשֵׁמִי	דְּבָרִי	לְדַבֵּר	יִזְדָּ	אֲשֶׁר	הַנָּבִיא	אֶת	20
आज्ञा-दिउँ	मैले	जुन	त्यो	मेरो-नाममा	कुरा	बोल्न	अहङ्कार-गर्छ	जसले	अगमवक्ता	तर	
<a href="#">H6680</a>	<a href="#">H3808</a>		<a href="#">H0853</a>	<a href="#">H8034</a>	<a href="#">H1697</a>	<a href="#">H1696</a>	<a href="#">H2102</a>		<a href="#">H5030</a>	<a href="#">H0389</a>	

לְדַבֵּר	וְאֲשֶׁר	יְדַבֵּר	בְּשֵׁם	אֱלֹהִים	אֲחֵרִים	וְנָתַת	הַנָּבִיא	הַהוּא:
बोल्न	र-जसले	बोल्छ	नाममा	देवताहरू	अन्य	मर्नु-पर्छ	अगमवक्ता	त्यो
<a href="#">H1696</a>		<a href="#">H1696</a>	<a href="#">H8034</a>	<a href="#">H0430</a>	<a href="#">H0312</a>	<a href="#">H4191</a>	<a href="#">H5030</a>	<a href="#">H1931</a>

“तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मारु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मारु पर्छ।

יְהוָה:	דְּבָרִו	לֹא-	אֲשֶׁר	הַדְּבָרִי	אֶת-	נִדְעָ	אִיכָּה	בְּלִבְבָּךְ	תֹּאמַר	וְכִי	21
परमप्रभुले	बोलेको	बोल्नु-भएको-छैन	जुन	वचन	त्यो	जान्छौं	कसरी	तिम्रो-हृदयमा	भन्छौ	र-यदि	
<a href="#">H3068</a>	<a href="#">H1696</a>	<a href="#">H3808</a>		<a href="#">H1697</a>	<a href="#">H0853</a>	<a href="#">H3045</a>		<a href="#">H3824</a>	<a href="#">H0559</a>		

तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’

הוּא	יְבוֹא	וְלֹא	הַדְּבָרִי	יְהוָה	וְלֹא-	יְהוָה	בְּשֵׁם	הַנָּבִיא	יְדַבֵּר	אֲשֶׁר	22
त्यो	आउँछ	र-नआउँछ	वचन	पूरा-हुन्छ	र-हुँदैन	परमप्रभुको	नाममा	अगमवक्ताले	बोल्छ	जब	
<a href="#">H1931</a>	<a href="#">H0935</a>	<a href="#">H3808</a>	<a href="#">H1697</a>	<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H3068</a>	<a href="#">H8034</a>	<a href="#">H5030</a>	<a href="#">H1696</a>		

מִמְּבָט:	תִּגְוֹר	לֹא	הַנָּבִיא	דְּבָרִו	בְּזָרוֹן	יְהוָה	דְּבָרִו	לֹא-	אֲשֶׁר	הַדְּבָרִי
उसबाट	उसदेखि	नडराउ	अगमवक्ताले	बोलेको-हो	अहङ्कारमा	परमप्रभुले	बोलेको	बोलेको-छैन	जुन	वचन
		<a href="#">H3808</a>	<a href="#">H5030</a>	<a href="#">H1696</a>	<a href="#">H2087</a>	<a href="#">H3068</a>	<a href="#">H1696</a>	<a href="#">H3808</a>		<a href="#">H1697</a>

○  
—

यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन।